

श्री घरपझोड गाउँपालिका  
गाउँ कार्यपालिकाको ३२ औं बैठक  
मिति: २०७६।०३।०५

निर्णयहरू

१. वडा नं १ र ३ बाट ती वडा कार्यालयहरूका लागि आवश्यक पर्ने फर्निचरहरू माग भई आएको सम्बन्धमा छलफल भयो । सबै वडा कार्यालयहरूमा फर्निचरहरू आवश्यक देखिँदा वडा कार्यालयहरूबाट आवश्यक फर्निचरको माग संकलन गरी आगामी आर्थिक वर्षको शुरुमै आवश्यक फर्निचरहरू खरिद गर्ने ।
२. गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. २३७८ मिति २०७६।१२।३० को जिल्ला प्रशासन कार्यालयहरूलाई समेत लेखिएको पत्रसाथ प्राप्त हुन आएको "प्रतिनिधिसभाको संकल्प प्रस्ताव कार्यान्वयन गर्ने सम्बन्धी" कार्ययोजनामा उल्लेख भए बमोजिम हिंसा पीडितलाई तुरुन्त उद्धार गर्नको लागि यस गाउँपालिकामा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरूडलाई संयोजक तोक्ने ।
३. गाउँपालिकाका कृषकहरूलाई अनुदानमा हाते ट्याक्टर र घाँस काट्ने रिपर उपलब्ध गराउन साविकमा रहेको २५% अनुदान दिने निर्णयलाई परिवर्तन गरी ५०% अनुदान दिने गरी निर्णय गर्ने । यो निर्णयबाट अपुग हुन आउने रकम यस गाउँपालिकाको कृषि तर्फका बजेट शीर्षकहरू "गाउँपालिका स्तरीय व्यवसायिक तरकारी खेती तालीम" बाट रू. ६५०००।-, "सामग्री ढुवानी" बाट रू ४३००००।- "स्याउ विरुवा ५०% अनुदान" बाट रू. ७२०००।- "भ्रमण खर्च" बाट रू १०००००।-, "कृषि सामग्री तथा मल आपूर्ति वितरण तथा अनुगमन" बाट रू ६५००० गरी कूल रकम ७२७००० (अक्षेरुपी रूपैया सात लाख सत्ताइस हजारमात्र) रकमान्तर गरी ट्याक्टर र घाँस काट्ने रिपर खरिद शीर्षकमा बजेट समायोजन थप गर्ने ।
४. यस गाउँपालिकाको वडा नं. ३ एयरपोर्टमा निर्माण गरिएको "फोहरमैला संकलन केन्द्र" सम्म जानको लागि बाटो तथा स्ल्याव निर्माण गर्नुपरेको भनी ३ नं. वडा कार्यालयको सिफारिससाथ रकम माग भई आएको हुनाले प्राविधिकलाई लागत अनुमान तयार गर्न लगाई सो निर्माण कार्य गर्ने ।
५. ३ नं. वडा कार्यालयबाट यो वर्षको खिल्सा मेला: याक नाचको लागि आवश्यक रकम माग भई आएको सम्बन्धमा सो नाचको लागि आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम तर्जुमा गर्दा बजेट व्यवस्था गर्ने ।

६. आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रकृयाका लागि भएका वडा स्तरीय योजना छनौट गोष्ठीमा चियापानमा खर्च भएको रकमहरू सम्बन्धित वडा कार्यालयले पेश गरेको बील भरपाईका आधारमा भुक्तानी गर्ने ।
७. यसै महिना सम्पन्न हुने पाँचौँ गाउँसभाका लागि विभिन्न विषयगत समितिहरूका बैठकहरू समेत देहाय बमोजिम आयोजना गर्ने ।

**देहाय:**

- २०७६/०३/०९ गते - कार्यपालिकाको बैठक
- २०७६/०३/१० गते - गाउँ सभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गर्ने
- २०७६/०३/११ गते - आर्थिक विकास र पूर्वाधार विकास समितिको बैठक
- २०७६/०३/१२ गते - सामाजिक विकास र वातावरण, विपद् व्यवस्थापन समितिको बैठक
- २०७६/०३/१३ गते - सुशासन तथा संस्थागत विकास समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक
- २०७६/०३/१६ गते - कार्यपालिकाको बैठक
- २०७६/०३/१७ गते - गाउँ सभामा बजेट तथा कार्यक्रम पेश गर्ने
८. ३ नं. वडा एयरपोर्ट नजिकै रहेको शिव मन्दिरलाई मर्मत संभार गर्नको लागि कर्मचारी मिलन केन्द्र मुस्ताङबाट आवश्यक रकम विनियोजनका लागि लेखी आएको सम्बन्धमा गाउँ कार्यपालिकाको कार्यालयबाट प्राविधिक कर्मचारी खटाई लागत अनुमान तयार गरी सोको आधारमा मन्दिरलाई मर्मत संभार गर्ने ।
९. सशस्त्र प्रहरी बलको जोमसोम स्थित गणलाई कालीगण्डकीको कटानबाट जोगाउनको लागि तटबन्ध तयार पार्ने कार्यको लागि आवश्यक पर्ने इन्धनको व्यवस्था गर्ने ।
१०. गाउँपालिका अन्तर्गतका सबै वडाहरूमा वार्षिक राजस्व र कर संकलन गर्ने कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधिहरूले अगुवाई गर्ने र यथाशीघ्र छिटो ती राजस्व र करहरू संकलन गर्ने ।
११. बेनी – जोमसोम – कोरला सडक खण्डमा पर्ने यस गाउँपालिका वडा नं. २ र ३ का क्रमश माफाखोला र स्याङखोलामा रहेका कच्ची काठे पुलहरू निकै जीर्ण अवस्थामा पुगेको, यस वर्षको वर्षा याममा ती पुलहरूले आवागमनमा अवरोध श्रृजना गर्नसक्ने अवस्था देखिएकाले बेनी – जोमसोम – कोरला सडक आयोजनालाई ती पुलहरूको मर्मत सम्भार गर्न भनी पत्राचार गर्ने ।